

डुङ्गेश्वर गाँउपालिका
गाँउ कार्यपालिकाको कार्यालय,
दैलेख
विनियोजन ऐन २०७६



गाँउपालिका : डुङ्गेश्वर
जिल्ला : दैलेख
प्रदेश : कर्णाली, नेपाल

गाँउसभाबाट स्वीकृत मिति २०७६/०३/२७
प्रमाणिकरण मिति : २०७६/०३/२९
प्रमाणिकरण गर्नेको दस्तखत :

डुङ्गेश्वर गाउँपालिकाको विनियोजन ऐन, २०७६

डुङ्गेश्वर गाउँपालिकाको आर्थिक बर्ष २०७६\०७७ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

सभाबाट स्वीकृत मिति: २०७६।०३।२७ गते

प्रस्तावना: डुङ्गेश्वर गाउँपालिकाको आर्थिक बर्ष २०७६\०७७को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम डुङ्गेश्वर गाउँसभाले यो ऐन बनाएको छ ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम “डुङ्गेश्वर गाउँपालिकाको विनियोजन ऐन, २०७६ रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. **आर्थिक बर्ष २०७६\०७७ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार:** (१) आर्थिक बर्ष २०७६\०७७ को निमित्त गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची १ मा उल्लिखित चालू खर्च, पूँजीगत खर्च र बित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु २८६०११०००।०० (अक्षरूपी अष्टाइस करोड साठी लाख एघार हजार रुपैया मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।
३. **विनियोजन:** (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक बर्ष २०७६\०७७ को निमित्त डुङ्गेश्वर गाउँपालिकाको गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक

वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ ।
पूँजीगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी
खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा
भुक्तानी खर्चतर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने
छैन ।

तर चालु तथा पूँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा
रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकको
जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी
शीर्षकहरूमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनु पर्नेछ ।

अनुसूची—१

(दफा २ सँग सम्बन्धित)

नेपालको संविधानको धारा २२९ (२) बमोजिम

सञ्चित कोषबाट विनियोजन हुने रकम

रु. हजारमा

क्र.स.	अनुदान सङ्ख्या	बजेट शीर्षकको नाम	चालु खर्च	पूँजीगत खर्च	वित्तीय व्यवस्था	जम्मा
१	२	३	४	५	६	७
१	गाउँ कार्यपालिका	वित्तीय समानीकरण अनुदान(सघीय)	८३३६	६८२६४		७६६००
२	गाउँ कार्यपालिका	राजश्व बाडफाट(सघीय)	५८५००	०		५८५००
३	गाउँ कार्यपालिका	वित्तीय समानीकरण अनुदान (प्रदेश)	०	१००४०		१००४०
४	गाउँ कार्यपालिका	राजश्व बाडफाट(प्रदेश)	४९५	०		४९५
५	विषयगत शाखा	सशर्त अनुदान(सघीय)	११००००	०		११००००
६	गाउँ कार्यपालिका	आन्तरिक आय	०	१२००		१२००
७	अन्य कार्यक्रम	निशर्त अनुदान	०	२२३८		२२३८
८	सामाजिक सुरक्षा	सशर्त अनुदान(सघीय)	२६९३८	०		२६९३८
	जम्मा		२०४२६९	८१७४२		२८६०११